



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

DHAULAGIRI LAGHUBITTA BITTIYA SANSTHA LIMITED

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त "घ" वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था

केन्द्रीय कार्यालय, बागलुङ

फोन नं. ९७७-०६८-४२०९०४/४२४३५१

कर्जाको ब्याजदर परिवर्तन सम्बन्धि सूचना !!!

मिति २०८२/०६/३१

नेपाल राष्ट्र बैंक बाट 'घ' वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १४ /०८१ को बुदा नं. २ को कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संसोधन बमोजिम यस संस्थाको असार देखि भाद्रसम्मको औपत आधारदर १३.४८ रहेको र उक्त औपत आधारदरमा ३ प्रतिशत प्रिमियम थप गर्दा १६.४८ प्रतिशत हुन जाने तथा २०८२ भाद्र महिनाको वाणिज्य बैंकहरुको औपत आधारदर ५.७२ प्रतिशत रहेकोमा उक्त औपत आधारदर ५.७२ मा ९ प्रतिशत प्रिमियम थप गर्दा १४.७२ प्रतिशत रहने हुँदा संस्थाबाट २०८२ कार्तिक १ गते देखि पौष मसान्तसम्म प्रवाह हुने कर्जामा संस्थाले लिने वार्षिक ब्याजदर तपशिल बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवाला तथा ग्राहक सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

क्र. सं.	कर्जाको प्रकार	परिवर्तनशिल ब्याजदर % (आधार दर + प्रिमियम)			स्थिर ब्याजदर %
		आधारदर	प्रिमियम	ब्याजदर	
१	साधारण कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
२	मौपमी कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
३	वैकल्पिक उर्जा कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
४	धौलागिरी स्वरोजगार कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
५	व्यवसाय कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
६	अनुशासन कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२
७	धितो कर्जा	१३.४८	१.२४	१४.७२	१४.७२

नोट:

- नियामक निकाय नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार आधारदर समय समयमा परिवर्तन हुन सक्ने भएकोले उल्लेखित ब्याजदरहरु समेत आवधिक रुपमा परिवर्तन हुनेछ ।
- यस वित्तीय संस्थाले मिति २०८२/०४/०९ भन्दा अगाडी प्रवाह गरेको तथा हाल वक्यौता रहेको कर्जाको हकमा ब्याजदर वार्षिक १५ प्रतिशत नै कायम रहनेछ ।
- ग्राहक सदस्यहरुले कर्जा माग गर्दा परिवर्तनशिल ब्याजदर वा स्थिर ब्याजदर मध्ये कुनै एक ब्याजदर छनोट गर्न सक्नेछन् ।
- परिवर्तनशिल ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा प्रस्ताव पत्र /कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको प्रिमियमदर कर्जा भुक्तानी अवधिभर परिवर्तन हुने छैन ।
- स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा प्रस्ताव पत्र /कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको ब्याजदर कर्जाको भुक्तानी अवधिभर कुनै परिवर्तन हुने छैन ।
- सदस्यको वचतमा प्रदान गरिने व्याज वार्षिक न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ८.३७ प्रतिशत कायम रहेको छ ।
- अन्य व्यवस्था तथा शर्तहरु नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ ।

(Signature)

